

Jer

Chapter 19

Nepali Interlinear

Reference: Nepali ERV

| | | | | | | | | | |
|-------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|--------------------------|-----------------------|-----------------------|-----------------------|---|
| וּמִזְבְּחֵי | קָרַשׁ | יֹצֵר | בְּקִבְּקֵי | וּקְנִיָּה | הָלוֹךְ | יְהוָה | אֲמַר | כֹּה | 1 |
| र-मानिसहरूका-बुढाहरूबाट | माटोको। | कुमालेको | सुराही | र-किन | जा | परमप्रभु | भन्नुहुन्छ | परमप्रभु-यसो | |
| H2205 | H2789 | H3335 | H1228 | H7069 | H1980 | H3068 | H0559 | H3541 | |
| | | | | הַכֹּהֲנִים: | וּמִזְבְּחֵי | הָעֹמֵם | | | |
| | | | | पुजारीहरूका। | र-पुजारीहरूका-बुढाहरूबाट | मानिसहरूका | | | |
| | | | | H3548 | H2205 | | | | |

परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ।

| | | | | | | | | | |
|-----------------------|--------------------------|-----------------------|-----------------------|-----------------------|--------|-----------------------|-----------------------|-----------------------|---|
| וַיִּצְאָתָּ | אֶל- | נָיָא | בֶּן- | הַנָּמֹס | אֲשֶׁר | פֶּתַח | שַׁעַר | הַחֲרוֹטוֹת | 2 |
| र-जा | बेन-हिन्नोमको-उपत्यकामा- | उपत्यकामा | बेन- | हिन्नोमको | जुन | ढोकामा-छ | ढोका | ढोका | |
| H3318 | H0413 | H1516 | | H2011 | | H6607 | H8179 | H2777 | |
| | | | | הַחֲרוֹטִית(| אֶת- | אֲשֶׁר | אֲדָבָר | אֵלָיו: | |
| माटोको-ढोकाको | र-घोषणा-गर | त्यहाँ | मैले- | वचनहरू | जुन- | म-भन्छु | तिमीलाई। | | |
| H2777 | H7121 | H8033 | H0853 | H1697 | | H1696 | H0413 | | |

बेन हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।

| | | | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|---------------------------|-----------------------|-----------------------|--|
| וַאֲמַרְתָּ | שָׁמְעוּ | דַּבַּר- | יְהוָה | מַלְכִי | יְהוָה | וַיִּשְׁבִּי | יְרוּשָׁלַם | 3 | |
| र-भन | सुन | परमप्रभुको-वचन | परमप्रभुको | यहूदाका-राजाहरू | यहूदाका | र-यरूशलेमका-बासिन्दाहरू! | यरूशलेमका | | |
| H0559 | H8085 | H1697 | H3068 | H4428 | H3063 | H3427 | H3389 | | |
| | | | | אֶת- | צְבָאוֹת | אֶלְהֵי | יִשְׂרָאֵל | הַגִּבּוֹרִים | |
| सेनाहरूका | परमप्रभु | इसाएलका-परमेश्वर | इसाएलका | जुन- | म-भन्छु | हेर-म | लयाउँदैछु | विपत्ति | |
| H3068 | H0559 | H3068 | H0430 | | H0430 | H2009 | H0935 | H0935 | |
| | | | | עַל- | הַמְּקוֹם | הָהוּא | אֲשֶׁר | אֲנִי: | |
| यो-ठाउँमाथि- | ठाउँमा | यो | जसको-विषयमा | जोकोही-सुन्छ | सुन्छ | त्यसको-कानहरू-भन्भनाउँछन् | कानहरू। | | |
| H4725 | H2088 | | H3605 | H8085 | H3605 | H6750 | H0241 | | |

अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इसाएलका परमेश्वर यसो भन्नुहुन्छ, म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ।

| | | | | | | | |
|-----------------------|--------|-----------------------------|--------------------|-----------------------|-----------------------|-----------------------|---|
| וַיַּעַן | אֲשֶׁר | עֲבֹבְנִי | וַיִּבְנֶה | אֶת- | הַמְּקוֹם | הָהוּא | 4 |
| किनभने | जुन | तिनीहरूले-मलाई-त्यागेका-छन् | र-परायो-बनाएका-छन् | यो-ठाउँलाई- | ठाउँ | यो | |
| H3282 | | | | H0853 | H4725 | H2088 | |

| | | | | | | | |
|------------------|--------|-----------------------|-----------------------|--------|-----------------------|-----------------------|-----------------------|
| וַיִּקְטְרוּ- | בּוֹ | לְאֱלֹהִים | אֲחֵרִים | אֲשֶׁר | לֹא- | יָדְעוּם | הַמָּה |
| र-धूप-बालेका-छन् | त्यसमा | अरू-देवताहरूलाई | अरू | जो | चिनेका-थिएनन्- | चिनेका-थिएनन् | तिनीहरू-न- |
| | | H0430 | H0312 | | H3808 | H3045 | H1992 |

| | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|
| וַאֲבוֹתֵיהֶם | וּמַלְכֵי | יְהוּדָה | וּמְלָאָה | אֶת- | הַמְּקוֹם | הָהוּא | 7- |
| तिनीहरूका-पूर्खाहरू-न | र-यहूदाका-राजाहरूले-न | यहूदाका | र-भरेका-छन् | यो-ठाउँलाई- | ठाउँ | यो | निर्दोषको-रगतले |
| H0001 | H4428 | H3063 | H4390 | H0853 | H4725 | H2088 | H1818 |

נְקִיָּם:
निर्दोषको।

म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए।

| | | | | | | | | | |
|----------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|------------------------|-----------------------|---------|
| עֲלוֹת | בָּאֵשׁ | בְּנִיחָם | אֶת־ | לְשַׂרְף | הַכֶּעַל | בְּמִוֹת | אֶת־ | וּבָנוּ | |
| होमबलिको-रूपमा | आगोमा | छोराछोरीहरूलाई | आपना- | जलाउन | बालको | उच्च-स्थानहरू | बालको- | र-बनाएका-छन् | |
| | H0784 | | H0853 | H8313 | | H1116 | H0853 | H1129 | |
| לְבִי: | עַל־ | עָלְתָהּ | וְלֹא | דָּבַרְתִּי | וְלֹא | צִוִּיתִי | לֹא־ | אֲשֶׁר | לְכַעַל |
| मनमा। | मेरो- | आएको | न-आएको | भनेको | न-भनेको | आदेश-दिएको | मैले-न-आदेश-दिएको-थिएँ | जुन | बाललाई |
| | | H5927 | H3808 | H1696 | H3808 | H6680 | H3808 | | |

ב

—

आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनिन। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनिन। मैले यस्तो कुराहरू सोचिन पनि।

| | | | | | | | | | |
|-----------------------|-----------------------|------------------------|-----------------------|-----------------------|-------------------------|-----------------------|-----------------------|-----------------------|--|
| לְמַקּוֹם | יִקְרָא | וְלֹא־ | יְהִיָּה | נְאֻם־ | בָּאִים | יָמִים | הַנְּהַגָּה | לְלִין | |
| ठाउँलाई | भनिनेछ | यो-ठाउँलाई-अब-न-भनिनेछ | परमप्रभुको | परमप्रभुको-वाणी- | आउँदैछन् | दिनहरू | हेर- | त्यसकारण | |
| H4725 | H7121 | H3808 | H3068 | H5002 | H0935 | H3117 | H2009 | | |
| נִיא | אֶם־ | כִּי | הַנֶּחֱמָה | בֶּן־ | וּנְיָא | הַתְּפִת | עוֹר | הַיָּה | |
| संहारको-उपत्यका | बरु- | तर | हिन्नोमको | बेन- | र-बेन-हिन्नोमको-उपत्यका | तोफेत | अब-उप्रान्त | यो | |
| H1516 | | | H2011 | | H1516 | H8612 | H5750 | H2088 | |

הַהַרְגָּה:

संहारको।

[H2028](#)

अहिले मानिसहरूले यस ठाउँलाई तोपेत र बेन-हिन्नोमको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन।

| | | | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|---|-----------------------|-----------------------|-----------------------|-----------------|--|
| בְּחֶרֶב | וְהַפְּלִתִים | הָיָה | בְּמַקּוֹם | וַיְרוּשָׁלַם | יְהוּדָה | עֲצָת | אֶת־ | רְבִקָּתִי | |
| तरवारले | र-ढाल्छु-तिनीहरूलाई | यो | यो-ठाउँमा | यरूशलेमको | यहूदार | योजना | यहूदार- | र-म-व्यर्थ-पाउँ | |
| H2719 | H5307 | H2088 | H4725 | H3389 | H3063 | H6098 | H0853 | | |
| אֶת־ | וּנְתַתִּי | נַפְשָׁם | מִבְּקָשִׁי | וּבִיד | אֵיבִיָּהֶם | לְפָנַי | | | |
| तिनीहरूका- | र-म-दिन्छु | प्राण। | प्राण-खोज्नेहरूको | र-तिनीहरूको-प्राण-खोज्नेहरूको-हातद्वारा | शत्रुहरूको | शत्रुहरूको-सामु | | | |
| H0853 | H5414 | H5315 | H1245 | H3027 | H0341 | H6440 | | | |
| | הָאָרֶץ: | וְלְבָבָהֶם | הַשָּׁמַיִם | לְעוֹף | לְמַאֲכָל | נְבִלָתָם | | | |
| | पृथ्वीका। | र-पृथ्वीका-पशुहरूलाई | आकाशका | आकाशका-चराहरूलाई | खानाको-लागि | लाशहरूलाई | | | |
| | H0776 | H0929 | H8064 | H5775 | H3978 | H5038 | | | |

यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिनेछु।

| | | | | | | | | | |
|-----------------------|----------|--------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-------------|
| יָשָׁם | עָלְיָהּ | עֲבָר | כָּל | וְלְשָׂרְפָהּ | לְשָׂמָהּ | הָאֵת | הָעִיר | אֶת־ | וְשָׂמִיתִי |
| स्तब्ध-हुन्छ | त्यसमा | बाटो-हिँड्ने | जोकोही | र-घृणाको-वस्तु। | उजाड | यो | शहरलाई | यो-शहरलाई- | र-म-बनाउँछु |
| H8074 | | | H3605 | H8322 | H8047 | H2063 | | H0853 | |
| | | | | מִכְתָּהּ: | כָּל־ | עַל־ | וְיִשְׂרָף | | |
| | | | | प्रहारहरूमा। | सबै- | त्यसका-सबै- | र-सीटी-बजाउँछ | | |
| | | | | H4347 | H3605 | | H8319 | | |

म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्।

| | | | | | | | | |
|---|--|--------------------------------|-----------------------------------|-------------------------------------|------------------------------------|--|-------------------------------------|----------------------------------|
| בְּנֵי־הָאֱלֹהִים छोरीहरूको H1323 | בְּשׂוּר छोरीहरूको-मासु H1320 | וְאֵת र-छोरीहरूको- H0853 | בְּבֵינֵהֶם छोराहरूको H1320 | בְּשׂוּר छोराहरूको-मासु H1320 | אֶת- तिनीहरूका- H0853 | וְהָאֱלֹהִים र-म-खुवाउँछु-तिनीहरूलाई H0398 | | |
| לְהָם तिनीहरूलाई H6693 | יִצְיִקוּ शत्रुहरूले-दिन्छन् H6693 | אֲשֶׁר जुन H6693 | וּבְמִצּוֹק र-संकटमा H4689 | בְּמִצּוֹר घेरामा H4692 | יֵאבְלוּ मासु-खान्छन्। H0398 | רָעָהוּ साथीको H7453 | בְּשׂוּר- आफ्नो-साथीको- H1320 | וְאִישׁ र-हरेक-मानिस H0376 |
| | | | | | וּמִבְקָשׁוֹ प्राण। H5315 | וּמִבְקָשׁוֹ र-प्राण-खोज्नेहरूले H1245 | אֲבִיָּהֶם शत्रुहरूले H0341 | |

शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।'

| | | | | | | | |
|--|--------------------------------|--|------------------------------------|---------------------------------------|----------------------------------|---------------------------------|----|
| | אֲוֹתָהּ: तिमीसँग। H0853 | הַהֲלָכִים जो-तिमीसँग-गएका H1980 | הָאֲנָשִׁים मानिसहरूको H0376 | לְעֵינַי तिनीहरूको-आँखामा H0853 | הַבְּקָבֵק सुराहीलाई H1228 | וְשִׁבְרָתָּ तब-फोड H7665 | 10 |
|--|--------------------------------|--|------------------------------------|---------------------------------------|----------------------------------|---------------------------------|----|

"तब तिमीसित जो जो गएकाछन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ।

| | | | | | | | | | |
|----------------------------------|---|----------------------------------|-----------------------------------|-------------------------------|-----------------------------------|--|--------------------------------------|------------------------------|--------------------------------|
| אֶת- यो-मानिसहरूलाई- H0853 | אֲשֶׁר म-भाँच्छु H7665 | כִּכָּה यसरी-नै H3602 | צְבָאוֹת सेनाहरूका H3068 | יְהוָה परमप्रभु H0559 | וְאֶמְרָה भन्नुहुन्छ H3541 | כֹּה- सेनाहरूका-परमप्रभु-यसो H3541 | אֲלֵיהֶם तिनीहरूलाई H0413 | וְאֶמְרָתָּ र-भन H0559 | 11 |
| אֲשֶׁר जुन H3335 | הַיּוֹצֵר कुमालेको H3627 | כְּלֵי भाँडो H0853 | אֶת- कुमालेको- H0853 | יִשְׁבֵּר भाँच्छ H7665 | כַּאֲשֶׁר जसरी-नै H2063 | הָעִיר शहरलाई H0853 | וְאֶת- र-यो-शहरलाई- H0853 | הָעָם यो H2088 | מָאִין मानिसहरूलाई H2088 |
| מְקוֹם ठाउँ H4725 | מֵאִין ठाउँ-नहुँदाको-कारणले H0369 | יִקְבְּרוּ गाडिन्छन् H6912 | וּבְתִפְתָּ र-तोफेतमा H8612 | עוֹד अब-उप्रान्त। H5750 | לְהַרְפֵּה फेरि-बनाउन H7495 | יִבְלֵ जोडिन-सकिन्छ H3201 | לֹא- फेरि-न-जोडिन-सकिन्छ H3808 | | |

לְקַבֵּר
गाडन।
H6912

त्यस समयमा यी वचनहरू भन 'सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन हुनु सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन।

| | | | | | | | | |
|------------------------------------|---|-------------------------------|-------------------------------------|-----------------------------------|----------------------------------|-----------------------------|---------------------------|----|
| וְלִתְתָּ र-बनाउने-गरी H5414 | וּלְיִשְׁבֵּי र-त्यसका-बासिन्दाहरूलाई H3427 | יְהוָה परमप्रभुको H3068 | נְאֻם- परमप्रभुको-वाणी- H5002 | הָעָם यो H2088 | לְמִקְוֵם यो-ठाउँलाई H4725 | אֲשֶׁשָׁה म-गछु H4725 | כִּן- यसरी-नै H4725 | 12 |
| | | | | כְּתִפְתָּ: तोफेतझैं। H8612 | הָעִיר यो H2063 | אֶת- यो-शहरलाई- H0853 | | |

म यस्तो यस भूमिमा र यसका बासिन्दाहरूका निम्ति गर्नेछु। म यस शहरलाई तोपेत झैं पार्नेछु।' यही परमप्रभुको सन्देश थियो।

| | | | | | | | | |
|------------------------------------|-----------------------------------|-------------------------------|---|-----------------------------------|--------------------------------------|-------------------------------------|--|--------------------------------|
| מְקוֹם तोफेतको-ठाउँझैं H4725 | יְהוָה यहूदाका H3063 | מְלִכֵי राजाहरूका H4428 | וּבְתֵי र-यहूदाका-राजाहरूका-घरहरू H4428 | יְרוּשָׁלַם यरूशलेमका H3389 | בְּתֵי यरूशलेमका-घरहरू H3389 | וְהָיוּ र-हुन्छन् H1961 | 13 | |
| לְכָל सबै-आकाशका- H3605 | גְּבִתֵיהֶם छतहरूमाथि H1406 | עַל- आफ्ना- H1406 | קִטְרוֹ धूप-बालेका-छन् H1406 | אֲשֶׁר जुन H1406 | הַבָּתִּים घरहरूको H3605 | לְכָל सबै-घरहरूको-लागि- H3605 | הַשָּׁמַיִם अशुद्ध-हुन्छन् H2931 | הַתְּפִתָּ तोफेतको H8612 |
| | פ — H0312 | אֲחֵרִים: अरू। H0312 | לְאֵלֵהֶם अरू-देवताहरूलाई H0430 | נִסְכֵי अर्घहरू H5262 | וְהָרָח र-अर्घ-चढाइन्छन् H5262 | הַשָּׁמַיִם आकाशका H8064 | צְבָא आकाशका-सेनालाई H8064 | |

‘यरूशलेमका घरहरू र यहूदाको राजाका महलहरू तोपेतको ठाउँहरू जस्तै “अशुद्ध” पार्नेछु। यस्तो चीजहरू किन हुन्छ? किनभने मानिसहरूले ती घरहरूका छानामाथि झूटो देवताहरू पूजे। तिनीहरूले ताराहरू पूजे र तिनीहरूका सम्मानमा होमबलि समर्पित गरे। तिनीहरूले अरू देवताहरूलाई अर्घबलि चढाए।”

| | | | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|----------------------------|----|
| וַיַּעֲמֵד | לְהַנְבִּיאַ | שָׁם | יְהוָה | שָׁלָחוּ | אֲשֶׁר | מִתּוֹפֵת | יִרְמְיָהוּ | וַיָּבֵא | 14 |
| र-खडा-भयो | अगमवक्ता-बोल्न | त्यहाँ | परमप्रभुले | परमप्रभुले-पठाएका-थिए | जहाँ | तोफेतबाट | यिर्मयाह | तब-आयो | |
| H5975 | H5012 | H8033 | H3068 | H7971 | | H8612 | H3414 | H0935 | |
| | ס | הָעָם: | כָּל- | אֵל- | וַיֹּאמֶר | יְהוָה | בֵּית- | בְּחַצְר | |
| | — | मानिसहरूलाई: | सबै- | सबै- | र-भन्यो | परमप्रभुको | मन्दिरको- | परमप्रभुको-मन्दिरको-आँगनमा | |
| | | | H3605 | H0413 | H0559 | H3068 | | | |

तब यिर्मया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यिर्मया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यिर्मयाले सबै मानिसहरूलाई भने

| | | | | | | | | | |
|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|--------------------------|-----------------------|-----------------------|------------------------|-----------|
| (מִבֵּיא) | מְבִיא | הַנְּבִיא | יִשְׂרָאֵל | אֵלֵהי | צְבָאוֹת | יְהוָה | אָמַר | כֹּה | 15 |
| ल्याउँदैछु | — | हेर-म | इसाएलका | इसाएलका-परमेश्वर | सेनाहरूका | परमप्रभु | भन्नुहुन्छ | सेनाहरूका-परमप्रभु-यसो | |
| H0935 | H0935 | H2009 | H3478 | H0430 | | H3068 | H0559 | H3541 | |
| אֲשֶׁר | הַרְעָה | כָּל- | אֵת | עָרֵיהֶ | כָּל- | וְעַל- | הַאֲת | הָעִיר | אֵל- |
| जुन | विपत्ति | सबै- | सबै- | शहरहरूमाथि | सबै- | र-त्यसका-सबै- | यो | शहरमा | यो-शहरमा- |
| | | H3605 | H0853 | | H3605 | | H2063 | H0413 | |
| אֶת- | שָׁמֹעַ | לְבַלְתִּי | עָרָם | אֶת- | הַקְּשׁוֹ | כִּי | עָלִי | הַבְּרָתִי | |
| मेरा- | सुनेनन् | र-सुनेनन् | घाँटी | आफ्नो-घाँटी | तिनीहरूले-कडा-बनाएका-छन् | किनभने | त्यसमाथि | मैले-बोलेको-थिएँ | |
| H0853 | H8085 | H1115 | H6203 | H0853 | H7185 | | | H1696 | |
| | | | | | | | | יְבַרְכֵּי: | |
| | | | | | | | | वचनहरू। | |
| | | | | | | | | H1697 | |

“यो सेनाहरूका परमप्रभु इसाएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।”